

Jer

Chapter 15

Nepali Interlinear

Reference: Nepali ERV

אֵל-	נִפְשֵׁי	אֵין	לְפָנַי	וּשְׂמוֹאֵל	מִשָּׁה	יַעֲבֹד	אִם-	אֵלַי	יְהוָה	וְנֹאמְרֵי	1
—	मेरो-प्राणको-इच्छा	छैन	मेरो-साम्ने	र-शमूएल	मोशा	उभिए	यद्यपि	मलाई	परमप्रभुले	र-भन्नुभयो	
H0413	H5315	H0369	H6440	H8050	H4872	H5975		H0413	H3068	H0559	
					וַיִּצְאוּ:	פָּנַי	מֵעַל-	שְׁלַח	הָיָה	הָעַם	
					र-जान्	—	मेरो-साम्नेबाट	पठाऊ	योप्रति	जनता	
					H3318	H6440		H7971	H2088		

परमप्रभुले मलाई भन्नुभयो “यर्मिया, यदि यहाँ मोशा र शमूएलले मलाई प्रार्थना गरेको भए पनि म ती मानिसहरूको लागि दुःखी हुने थिइन। यहूदाका मानिसहरूलाई मदेखि टाढा पठाऊ। तिनीहरूलाई जाऊ भन।

יְהוָה	אָמְרוּ	כֹּה-	אֵלֵיהֶם	וְאָמְרָתָּ	נֵאָדָּא	אֲנִיָּה	אֵלַיָּהּ	יֹאמְרוּ	כִּי-	וְהָיָה	2
परमप्रभुले	भन्नुहुन्छ	यसो	तिनीहरूलाई	र-भन	जाने	कहाँ	तिमीलाई	तिनीहरूले-भन्नेछन्	जब	र-हुनेछ	
H3068	H0559	H3541	H0413	H0559	H3318	H0575	H0413	H0559		H1961	
וַאֲשֶׁר	לְרֵעִב	לְרֵעִב	וְאֲשֶׁר	לְחֹרֵב	לְחֹרֵב	וְאֲשֶׁר	לְמָוֹת	לְמָוֹת	וְאֲשֶׁר	לְשִׁבִי	
र-जो	अनिकालमा	अनिकालको-लागि	र-जो	तरवारमा	तरवारको-लागि	र-जो	मृत्युमा	मृत्युको-लागि	जो	कैदको-लागि	
	H7458	H7458		H2719	H2719		H4194	H4194		H4194	
										לְשִׁבִי:	
										कैदमा	

ती मानिसहरूले तिमीलाई सोध्न सक्छन्, ‘हामी कहाँ जाने?’ तब तिनीहरूलाई भन यसकारण परमप्रभु भन्नुहुन्छ: “‘मैले कसैलाई मर्नको लागि छानेको छु, ती मर्नु पर्नेहरू मरून, तरवारले मारिनु पर्नेहरू तरवारले नै मारिउन्, अनिकालमा परिनु पर्नेहरू अनिकालमा नै परून अनि कैदी हुनु पर्नेहरूलाई कैद नै गरिनेछ।

וְאֵת-	לְהָרִג	הַחֹרֵב	אֵת-	יְהוָה	נֹאֵם-	מִשְׁפָּחוֹת	אַרְבַּע	עֲלֵיהֶם	וּפְקֻדָּוֵי	3	
र	—	तरवार-मार्न	—	परमप्रभुको	वचन	प्रकारका-दण्ड	चार	तिनीहरूमाथि	र-म-नियुक्त-गर्नेछु		
H0853	H2026	H2719	H0853	H3068	H5002	H4940	H0702				
	וְלַהֲשִׁיחַ:	לְאַכֵּל	הָאָרֶץ	בְּהֵמַת	וְאֵת-	הַשָּׁמַיִם	עוֹף	וְאֵת-	לְסֹחָב	הַכְּלָבִים	
	र-नष्ट-गर्न	खान	पृथ्वीका	पशुहरू	र	आकाशका	पक्षीहरू	र	—	कुकुरहरू-घसन्	
	H7843	H0398	H0776	H0929	H0853	H8064	H5775	H0853	H5498	H3611	

म चार प्रकारको ध्वंसकहरू तिनीहरूका विरूद्ध पठाउने छु।’ यो परमेश्वरबाट आएको सन्देश हो। ‘म तिनीहरूलाई मारु तरवारहरू लिएका शत्रुहरू पठाउनेछु। तिनीहरूलाई घिस्याउन कुकुरहरू पठाउनेछु। म तिनीहरूका शरीरहरू खाओस् र नाश गरौं भनेर आकाशका चराहरू र जानवरहरू पठाउनेछु।

בְּנוֹ-	מִנְשָׁה	בְּגִלְלֵ	הָאָרֶץ	מִמְלָכוֹת	לְכָל	(לְזִעְזֹה)	לְזִעְזֹה]	וּנְתִיבֵם	4		
छोरा	मनश्शे	कारणले	पृथ्वीका	राज्यहरू	सबै-लागि	त्रासको-विषय	—	र-म-बनाउनेछु-तिनीहरूलाई			
	H4519	H1558	H0776	H4467	H3605	H2189	H2113	H5414			
				בִּירוֹשָׁלַם:	עָשָׂה	אֲשֶׁר-	עַל	יְהוָה	מֶלֶךְ	יְחֻזְקִיָּהוּ	
				यरूशलेममा	उसले-गर्यो	जो	कारणले	यहूदाको	राजा	हिजकियाहका	
				H3389				H3063	H4428	H2396	

यहूदाका राजा हिजकियाहका छोरो मनश्शेले यरूशलेममा जे गरेको छ। त्यसको लागि पृथ्वीका मानिसहरूका निम्ति यहूदाका मानिसहरूलाई म एक डरलाग्दो उदाहरण बनाई प्रस्तुत गर्नेछु।’

לְשׂוֹלֵל	יָסוּר	וּמִי	לָגִי	יָגוּד	וּמִי	יְרוּשָׁלַם	עָלֶיךָ	יַחְמֵל	מִי-	כִּי	5
सोधन	फर्कनेछ	र-कसले	तिम्रो-लागि	शोक-गर्छ	र-कसले	यरूशलेम	तिमीमाथि	दया-गर्छ	कसले	किनकि	
H7592	H5493	H4310		H5110	H4310	H3389		H2550	H4310		

לְשׂוֹלֵם לָגִי
तिम्रो कुशलको-लागि
[H7965](#)

“यरूशलेमको शहरमा कुनै मानिस पनि तिम्रो लागि दुःखी हुने छैन। कुनै मानिस पनि तिम्रो निम्ति दुःखी साथै रूने छैन कुनै मानिसले पनि तिमीलाई कस्तो छौ भनेर सम्म सोध्ने छैन।

עָלֶיךָ	יָרוּ	אֶת-	וְאֵט	תִּלְכִי	אֶחָד	יְהוָה	נֹאמ־	אֶתִי	נִטְשָׁתָ	אֶתִי	6
तिमी-विरुद्ध	मेरो-हात	—	र-मैले-बढाएँ	तिमी-गईनी	पछाडि	परमप्रभुको	वचन	मलाई	त्याग्यौ	तिमीले	
	H3027	H0853	H5186	H3212	H0268	H3068	H5002	H0853	H5203		

וְאֶשְׁחִיתֶךָ
र-मैले-तिमीलाई-नष्ट-गरें
[H7843](#)

הַנָּחִים:
दया-गर्न
[H5162](#)

נִלְאִיתִי
म-थकित-भएँ
[H3811](#)

यरूशलेम, तिमीले मलाई त्याग्यौ।” यो सन्देश परमप्रभुबाट आएको छ। “तिमी जाऊ। यसकारण म तिमीलाई नष्ट पार्छु। तिमीलाई दया देखाउँदा देखाउँदा म थाकिसकेँ।

עֲנִי	אֶת-	אֶבְרַחְיָ	שְׂכָרְתִי	הָאָרֶץ	בְּשַׁעֲרֵי	בְּמִזְרְחָהּ	וְאֶזְרָם	8
मेरा-जनहरूलाई	—	मैले-नष्ट-गरें	मैले-सन्तानहीन-बनाएँ	देशका	ढोकाहरूमा	छालनीले	र-मैले-तिनीहरूलाई-छर्केँ	
		H0853	H0006		H0776	H8179	H4214	H2219

מִדְרָכֵיהֶם
तिनीहरूका-मार्गहरूबाट
[H1870](#)

לֹא-
फर्केनन्
[H3808](#)

שָׁבוּ:
—
[H7725](#)

म तिनीहरूलाई अलकत्रा सोर्ने काँटाले यस ठाउँको शहरका फाटकहरूमा तितर-बितर पारिदिनेछु। मेरा मानिसहरू परिवर्तन भएनन यसर्थ म तिनीहरूलाई ध्वंस पार्नेछु। म तिनीहरूका नानीहरू लैजानेछु।

אֶם	עַל-	לָהֶם	הַבְּאֵתִי	יָמִים	מִחֻל	אֶלְמִנְתּוֹ	לִי	עֲצָמוֹ-	8
आमामाथि	—	तिनीहरूमाथि	मैले-ल्याएँ	—	समुद्रको-बालुवाभन्दा	तिनीहरूका-विधवाहरू	मलाई	भए-धेरै	
H0517		H1992	H0935	H3220	H2344	H0490			

בְּחֹר
युवाको
[H0970](#)

שָׂרָר
विनाशक
[H7703](#)

בְּצַהָרִים
मध्यान्हमा
[H5307](#)

הַפְּלִתִי
मैले-खसालें
[H5307](#)

עָלֶיךָ
त्यसमाथि
[H5307](#)

פְּתָאם
अचानक-नै
[H6597](#)

עִיר
शहरमा
[H0928](#)

וּבְהָלוֹת:
र-त्रासहरू
[H0928](#)

धेरै स्त्रीहरूले तिनीहरूका लोभनेहरू हराउने छन्। त्यहाँ बेशी विधवाहरू हुनेछन् म समुद्रका बालुवाहरू भन्दा मध्यदिनको विनाश ल्याउने छु, त्यो विनाशकले यहूदाका जवान मानिसहरूका आमाहरूलाई आक्रमण गर्नेछ। म यहूदाका मानिसहरूमाथि पीडा र त्रास ल्याइदिने छु, म यस्तो घटना अतिशीघ्र नै घटाउनेछु।

יּוֹמָם	בְּעָר	שְׁמֶשָׁה	בָּא	בְּאֵה	נְפֻשָׁה	נְפֻחָה	הַשְּׂבֻעָה	יְלֻדָת	אֶמְלִלָּהּ	9
दिनमा	अझै	उनको-सूर्य	अस्तायो	—	उनको-प्राण	निस्तेज-गर्दै	सातजनाको	जन्म-दिने	थकित-भईन्	
H3119	H5750	H8121	H0935	H0935	H5315	H5301	H7651	H3205	H0535	

בּוֹשָׁה
लज्जित-भईन्
[H0954](#)

וּחְפָּרָהּ
र-लाजमा-परेका
[H2659](#)

וּשְׂאָרֵיהֶם
र-तिनीहरूका-शेषलाई
[H7611](#)

לְחַרְבֵּן
तरवारको-लागि
[H2719](#)

אֶתְךָ
म-दिनेछु
[H5414](#)

לְפָנַי
शत्रुहरूका-साम्ने
[H6440](#)

אֶבְיָהֶם
—
[H0341](#)

נֹאמ־
वचन
[H5002](#)

יְהוָה:
—
परमप्रभुको
[H3068](#)

शत्रुले तरवारहरू सहित आक्रमण गर्ने छ, अनि मानिसहरूलाई मार्ने छ। तिनीहरूले यहूदाका बाँकी रहेकाहरूलाई मार्नेछ। सातजना छोराहरूकी आमा थकित हुन्छे अनि मर्छे। उसका निम्ति मध्यदिनमा सूर्य अस्ताउँछ। उसलाई अपमानित र लज्जित पारिनेछ। बाँकी रहेका मानिसहरू शत्रुहरूको अधि युद्धमा मारिनेछन्,” परमप्रभु भन्नुहुन्छ।

10	אָוִי- हाय	לִי मलाई	אִמִּי हे-मेरी-आमा	כִּי किनकि	יְלֻדְתִּי तपाईंले-मलाई-जन्माउनुभयो	אִישׁ मानिस	רִיב विवादको	וְאִישׁ र-मानिस	מְדוֹן झगडाको	לְכָל- सारा-लागि
	H0188	H3808	H0517	H3808	H3205	H0376	H7379	H0376	H4066	H3605

הָאָרֶץ देशको	לֹא न	נָשִׂיתִי मैले-रिण-लिए	וְלֹא- र-न	נָשׂוּ- कसैले-रिण-लियो	כִּי मबाट	כָּלָה सबैले	מִקְלָוֵנוּ: सराप-दिन्छन्-मलाई	ס —
H0776	H3808	H5383	H3808	H5383	H3605	H3605	H7043	

हे मेरी आमा, मलाई तपाईंले जन्म दिनु भएको निम्ति म दुःखी छु। यस देशमा म त्यो मानिस हुँ जो दोष र घृणाको पात्र बनिएको छ, मैले कतैबाट ऋण लिएको अथवा दिएको छैन। तर प्रत्येक मानिसले मलाई सराफ्छन्।

11	אָמַר भन्नुभयो	וְהָיָה परमप्रभुले	אִם- यदि	לֹא साँच्चै	אֶם- यदि	לְטוֹב भलाईको-लागि	(שְׂרִיתִיךָ) मैले-तिम्रो-भलो-गरेको-छैन	אֶם- यदि	וְלֹא साँच्चै
	H0559	H3068	H3808	H3808	H3808	H8281	H8293	H3808	H3808

הַפְּנֵעֵי मैले-बिन्ती-गराए	כִּי तिम्रो-खातिर	בְּעֵת- संकटको-समयमा	רָעָה —	וּבְעֵת र-क्लेशको-समयमा	צָרָה —	אֶת- —	הָאֵיב: शत्रुलाई
H6293	H6256	H6256		H6256		H0853	H0341

परमप्रभुले भन्नुभयो, “मैले संकष्टको समयमा निश्चय, तिमीलाई बल दिएको छु। मैले तिम्रा निम्ति संकटको समयमा शत्रुहरूसित मध्यस्थ गरेको छु।”

12	הַרְעָה के-टुक्रा-पाछै	וּבְרִוּל फलाम	בְּרִוּל —	מִצָּפוֹן उत्तरको	וּנְחָשָׁת: र-काँसा
	H1270	H1270		H6828	

“यर्मिया! उत्तरबाट कसैले पनि फलाम भाँच्नु सक्दैन न त कसैले काँसा नै टुक्रा-टुक्रा पार्नु सक्छ।

13	חֵילִי तिम्रो-सम्पत्ति	וְאוֹצְרוֹתֶיךָ र-तिम्रो-भण्डारहरू	לְבוֹ लूटको-लागि	אֶתְךָ म-दिनेछु	לֹא मूल्य-बिना	בְּמִתְּוִר —	וּבְכָל- र-सबै	חַטְאוֹתֶיךָ तिम्रा-पापहरूको-कारण
	H2428	H0214	H0957	H5414	H3808	H4242	H3605	H3605

וּבְכָל- र-सबै	וּגְבוּלֶיךָ: तिम्रा-सीमानाभिन्न
H3605	H1366

तिम्रो देशमा तिमीले गरेको पापले गर्दा तिम्रो भण्डारको सम्पत्ति लूटको समान झैं गरी अरूलाई दिनेछु।

14	וְהַעֲבַרְתִּי र-म-पठाउनेछु	אֶת- —	אֵיבֶיךָ तिम्रा-शत्रुहरूलाई	בְּאֶרֶץ देशमा	לֹא जो-तिमीले	יָדַעְתָּ चिन्दैनी	כִּי- किनकि	אֶשׁ आगो	קָדַחָהּ बलेको-छ	בְּאֶפְי मेरो-रिसमा
	H0853	H0341	H0776	H3808	H3045	H0784	H6919	H0639		

עֲלֵיכֶם तिमीहरूमाथि	תִּנְקַד: त्यो-दहकनेछ	ס —
H3344		

हे यहूदाका मानिसहरू! म तिमीहरूलाई तिमीहरूकै शत्रुहरूको दास बनाउनेछु। तिमीहरू त्यस्तो भूमिमा दासहरू हुनेछौ जुन तिमीहरू कहिल्यै जानेका छैनौ। मेरो क्रोध तातो आगो जस्तो छ र तिमीहरू त्यसमा जल्ने छौ।”

15	אֶתָּה तपाईं	יָדַעְתָּ जान्नुहुन्छ	וְהָיָה परमप्रभु	זְכָרְךָ मलाई-सम्झनुहोस्	וּפְקָדֹנֶי र-मलाई-खोज्नुहोस्	וְהִנְגָּם र-मेरो-बदला-लिनुहोस्	לִי मलाई	מְדַרְפֵּי मेरा-सताउनेहरूबाट
	H3045	H3068	H2142	H3045	H5358	H7291		

אֶל- नहो	לְאֶרֶץ तपाईंको-धैर्यमा	אֶפְרָי —	תִּקְחֵנִי मलाई-लिनुहोस्	יָע जान्नुहोस्	שְׂאֵתִי मैले-सहें	עֲלֵיךָ तपाईंको-खातिर	חֲרָפָה: अपमान
H0408	H0750	H0639	H3947	H3045	H5375	H2781	

हे परमप्रभु! मलाई सम्झना गर्नुहोस् र मेरो हेरचाह गर्नुहोस्। मेरा निम्ति ती मानिसहरू विरुद्ध बदला लिनुहोस् ज-जसले मेरो खेदो गर्छन्। तिनीहरूसित धर्य-धारण नगर्नु होस्। जब तपाईं उनीहरूसित धर्य धारण गरिरहनु भएको छ भने मलाई नलानु होस्। हे परमप्रभु याद गर्नु होस् मैले तपाईंका निम्ति कति लाज बोक्नु पर्यो?

וּלְשֹׁמֵרֵי	לְשֹׁשָׁן	לִי	(דְּבָרָה)	רַבְרִידָן	וַיְהִי	וְאֶכְלֶם	דְּבָרֶיהָ	נִמְצְאוּ	16
र-खुशीको-लागि	आनन्दको-लागि	मलाई	तपाईंको-वचन	—	र-भयो	र-मैले-खाएँ	तपाईंका-वचनहरू	भेटियो	
H8057	H8342		H1697	H1697	H1961	H0398	H1697	H4672	

ס	צְבָאוֹת:	אֱלֹהֵי	יְהוָה	עָלַי	שְׁמִי	נִקְרָא	כִּי-	לְבָבִי
—	सेनाहरूका	परमेश्वर	परमप्रभु	ममाथि	तपाईंको-नाम	बोलाइन्छ	किनकि	मेरो-हृदयको
		H0430	H3068		H8034	H7121		H3824

तपाईंको सन्देश मकहाँ आयो। हे सेनाहरूका परमप्रभु तपाईंको सन्देशले मलाई अत्यन्त आनन्द तुल्यायो। तपाईंको नाउँमा मलाई बोलाइँदा म खुशी भएँ।

יִשְׁבְּתֵי	בָּרָד	יָדָי	מִפְּנֵי	וְאֶעֱלֶה	מִשְׁחָקִים	בְּסוֹד-	יִשְׁבְּתֵי	לֹא-	17
म-बसें	एकलै	तपाईंको-हातको	कारणले	र-रमाईलो-भईनेँ	—	हाँसनेहरूको-सभामा	—	म-बसिनेँ	
H3427	H0910	H3027	H6440	H5937	H7832	H5475	H3427	H3808	

ס	מְלֵאֲתַי:	זַעַם	כִּי-
—	मलाई-भर्नुभयो	रिसले	किनकि
	H4390	H2195	

जब तिनीहरू हाँसीरहेका अनि ठट्टा गरिरहेका थिए म कहिल्यै भीडमा बसिन। म एकलै बसें कारण तपाईंको दैविक हात ममाथि थियो अनि तपाईंले म भित्र क्रोध भरिदिनु भएको थियो।

לִי	תְּהִיָּה	הֵיוּ	הַרְפָּא	מֵאֲנֵה	אֲנוּשָׁה	וּמִכְתִּי	נִצַּח	כְּאֵבִי	הָיָה	לְמַה	18
मलाई	तपाईं-हुनुहुन्छ	साँच्चै	निको-हुन	इन्कार-गर्छ	असाध्य	र-मेरो-घाउ	निरन्तर	मेरो-पीडा	भयो	किन	
	H1961	H1961	H7495	H3985	H0605	H4347	H5331	H3511	H1961	H4100	

ס	נֶאֱמַנִי:	לֹא	מַיִם	אֶכְזָב	כְּמוֹ
—	नभएको	भरोसा-लायक	पानी	धोका	झँ
	H0539	H3808	H4325	H0391	H3644

किन मलाई कष्ट भइरहन्छ? मेरो घाउ गहिरो छ जुन निको हुनलाई गाह्रो मानिरहेको छ? मेरा निम्ति तपाईं सुकेको खोल्सा हुनुहुन्छ, एउटा खोल्सा जसमाथि भरोसा नै छैन।

וְאִם-	תִּעֲמָד	לִפְנֵי	וְאִשִּׁיבָה	תְּשׁוּב	אִם-	יְהִיָּה	אָמַר	כָּה-	לְכֹן	19
र-यदि	उभिन्छौ	मेरो-साम्ने	र-म-फर्काउनेछु-तिमीलाई	तिमी-फर्क्यौ	यदि	परमप्रभुले	भन्नुहुन्छ	यसी	त्यसकारण	
	H5975	H6440	H7725	H7725		H3068	H0559	H3541		

וְאִתָּה	אֵלָיִךָ	הָיָה	יִשְׁבוּ	תְּהִיָּה	כִּפְּי	מִזִּבְחֵךָ	יִקָּר	תִּזְכָּר	19
तर-तिमी	तिमीकहाँ	तिनीहरू-नै	तिनीहरू-फर्कनेछन्	तिमी-हुनेछौ	मेरो-मुखजस्तै	हीनबाट	बहुमूल्य	तिमीले-निकाल्यौ	
	H0413	H1992	H7725	H1961	H6310		H3368	H3318	

לֹא-	תְּשׁוּב	אֵלֵיהֶם:
—	—	तिनीहरूतिर
	H7725	H0413

तब परमप्रभुले भन्नुभयो, “यर्मिया, यदि तिमी फर्क्यौ भने म तिमीलाई लिनेछु र तिमीले मेरो सेवा गर्नेछौ। यदि तिमीले महत्वपूर्ण कुराहरू गर्‍यो, अनि महत्वहीन शब्दहरू बोलेनौ भने तिमी मेरा प्रवक्ता हुन सक्छौ। यर्मिया! यहूदाका मानिसहरू बद्दिनु पर्छ अनि तिमीकहाँ आउनु पर्छ तर तिमी तिनीहरूकहाँ जानु हुँदैन।

אֵלָיִךָ	וּנְלַחֲמוּ	בְּצוּרָה	נְחוּשָׁת	לְחֹמַת	הָיָה	לְעַם	וּנְתַחֲיָה	20
तिमी-विरुद्ध	र-तिनीहरूले-युद्ध-गर्नेछन्	दृढ	काँसाको	परखाल	यो	जनता-लागि	र-म-बनाउनेछु-तिमीलाई	
H0413		H1219		H2346	H2088		H5414	

יְהוָה:	נָא-	וּלְחַצְיֹלָה	לְהוֹשִׁיעָה	אֲנִי	אֶתָּה	כִּי-	לָךְ	וְיִזְכְּרוּ	וְלֹא-
परमप्रभुको	वचन	र-छुटाउन	बचाउन	म	तिम्रोसँग	किनकि	तिमीमाथि	—	तर-सक्नेछैनन्
H3068	H5002	H5337	H3467	H0589	H0854		H3201	H3808	

म तिमीलाई बलियो बनाउनेछु र ती मानिसहरूले तिमीहरूलाई काँसाको पर्खाल जस्तै बलियो सम्झनेछन्। यहूदाका मानिसहरू तिमीसित लडनेछन्। तर तिनीहरूले तिमीलाई परास्त गर्नु सक्नेन कारण म तिमीसित रहनेछु, म तिमीलाई सहायता गर्नेछु र बचाउँनेछु” परमप्रभु भन्नुहुन्छ।

פ	עֲרֻזִים :	מִכָּה	וּפְתִיחַ	רָעִים	מִיָּד	וְהִלְחִיטֵם!
—	अत्याचारीहरूको	मुठीबाट	र-म-मुक्त-गर्नेछु-तिमीलाई	दुष्टहरूको	हातबाट	र-म-छुटाउनेछु-तिमीलाई
	H6184	H3709	H6299		H3027	H5337

“म तिमीलाई दुष्ट मानिसहरूबाट जोगाउने छु। ती मानिसहरूले तिमीलाई डर देखाउँछन् तर म तिमीलाई ती मानिसहरूबाट मुक्त पारेर ल्याउनेछु।”